



प्रदेश सरकार
लुम्बिनी प्रदेश
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
मुकाम: बुटवल, नेपाल

कम्प्युटर मेसिनरीहरू खरिद गर्ने सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको सुचना

दोस्रो पटक प्रकाशित मिति (२०७८/१२/१६)

यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आ.व. २०७८/०७९ को वार्षिक स्वीकृत बजेट तथा कार्यक्रम अनुसार आवश्यक सामग्री, (कम्प्युटर, प्रिन्टर) खरिद गर्नु पर्ने भएकोले नियमानुसार नेपाल सरकारबाट मान्यता प्राप्त फर्म वा दरभाउपत्रदाताबाट निम्न उल्लेखित शर्तनामाहरूको अधिनमा रही शिलबन्दी दरभाउ पत्र आव्हान गरिन्छ ।

शर्तनामाहरू

१. यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट दरभाउ पत्र फारम दस्तुर रु. १०००।- (रु. एक हजार) फिर्ता नहुने गरी रा.बा. बैकमा रहेको खाता नं. १०००१००२०००१०००० कार्यालय कोड नम्बर ३०७००४८०१५, राजश्व शिर्षक १४२२९ मा जम्मा गरेको सक्कल रसिद, नवीकरण भएको इजाजतपत्र, मु.अ.कर दर्ता प्रमाणपत्र र करचुक्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपीहरू निवेदन साथ संलग्न राखी कार्यालय समय भित्र दरभाउ पत्र दाताले दरभाउ पत्र खरिद गर्न सक्नेछ ।
२. यस मन्त्रालयबाट खरिद गरेको दरभाउपत्र रीत पूर्वक भरी पत्रिकामा सुचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको १२.०० बजेभित्र दर्ता गराई सक्नुपर्नेछ । दर्ता भएका दरभाउ पत्रहरू सोही दिन, दिनको २.०० बजे दरभाउपत्र दाता वा निजको प्रतिनिधीको रोहबरमा यस मन्त्रालयमा खोलीने छ । प्रतिनिधी उपस्थित नभए पनि दरभाउ पत्र खोल्न बाधा पर्ने छैन ।
३. दरभाउपत्र बुझाउने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा परेमा सो को भोली पल्ट कार्यालय खुलेको दिनमा हुनेछ ।
४. दरभाउ पत्र दाताले जमानत बापतको रकम प्रदेश लेखा नियन्त्रक कार्यालय रुपन्देहीको नाममा रा.बा. बैकमा रहेको खाता नं. ३१२०१००२०२०३०००० कार्यालय कोड नम्बर ३०७००४८०१५ मा जम्मा गरेको सक्कलै भौचर पेश गर्नु पर्ने छ ।
५. आपूर्ति गर्ने मालसामान यस कार्यालयको माग बमोजिम संलग्न स्पेशिफिकेशन (मापदण्ड) अनुसार हुनु पर्ने छ ।
६. दरभाउपत्रमा अंक र अक्षरमा स्पष्ट सँग भ्याट सहितको दररेट स्पष्ट भर्नु पर्ने छ । अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइने छ ।

७. दरभाउपत्र स्वीकृत गर्ने/नगर्ने, आशिक रुपमा स्वीकृत गर्ने, पून दरभाउपत्र आब्हन गर्ने सम्पुर्ण अधिकार यस कार्यालयमा निहित हुने छ ।
८. दरभाउपत्र स्वीकृत भइ म्याद भित्र सम्झौता गर्न नआउने वा सम्झौता भई तोकिएको समयमा माल सामान उपलब्ध गराउन नसकेको हकमा धरौटी रकम जफत हुनेछ ।
९. नियमानुसार लाग्ने सम्पुर्ण करहरूका साथै लोड, अनलोड ढुवानी, जडान लगायतका सम्पुर्ण खर्च दरभाउ पत्र दाताले नै व्यहोर्नु पर्ने छ ।
१०. स्वीकृत दरभाउपत्रमा उल्लेखित माल सामान आपूर्ति भई सामानहरूको सफल परिक्षण P.D.I. (Post-delivery inspection) पछि नियमानुसार कर कट्टी गरी रकम भूक्तानी दिइने छ ।
११. दरभाउपत्र दाताले शिलबन्दी दरभाउ पत्रमा सहीछाप गरेको र सम्बन्धित फर्मको छाप लागेको हुनु पर्नेछ । साथै कालो सुचीमा नपरेको स्व-घोषणा शिलबन्दी साथ अनिवार्य पेश गर्नु पर्नेछ ।
१२. खरिद सम्बन्धी मालसामानको स्पेशिफिकेशन सम्बन्धी आवश्यक जानकारी दरभाउ पत्र फाराम साथ उपलब्ध गराईने छ ।
१३. म्याद नाघी आएको तथा रीत नपुगेको दरभाउ पत्रमा कुनै कारवाही हुने छैन ।
१४. यसमा उल्लेख नभएका व्यहोराको हकमा सार्वजनिक खरिद ऐन २०६३, नियमावाली २०६४ र प्रचलित कानून बमोजिम हुनेछ ।

तपसिल:

क्र. स.	दरभाउ पत्र नं.	विवरण	परिमाण	बैंक जमानत / धरौटी रकम (रु.)	बैंक दस्तुर	कै.
१.	०१/२०७८-०७९	Desktop computer	९	३२,१००१-	१०००१-	
२.		Laptop	४			
३.		Printer(Multifunction with ADF)	२			
४.		Printer (Laser)	६			
		जम्मा				

द्रष्टव्य: दरभाउ पत्र सम्बन्धी अन्य जानकारीको लागि कार्यालय समय भित्र यस उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सम्पर्क गर्न सकिनेछ ।